



# नगर विकास कोष

## नयाँ वानेश्वर, काठमाण्डौ

खानेपानी महसुल दर सिफारिस निर्देशिका, २०७८

## खानेपानी महसुल दर सिफारिस निर्देशिका, २०७८

सञ्चालक समितिवाट स्वीकृत भएको मिति: २०७८/१०/०३

**प्रस्तावना :** नगर विकास कोषको ऋण लगानीमा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, खानेपानी बोर्ड वा स्थानीय तहद्वारा सञ्चालन हुने खानेपानी आयोजनाको सेवा प्रवाहलाई गुणस्तरीय, दिगो र भरपर्दो बनाइ ऋण असुलीको सुनिश्चितताका लागि महशसुल दर निर्धारण पद्धतिलाई व्यवस्थित गर्न वाञ्छनीय भएकाले,

नगर विकास कोष नियमावली, २०५४ को नियम २० को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी कोष सञ्चालक समितिले देहायको निर्देशिका बनाएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ :** (१) यो निर्देशिकाको नाम “खानेपानी महसुल दर सिफारिस निर्देशिका, २०७८” रहेको छ।

(२) यो निर्देशिका कोषको सञ्चालक समितिले स्वीकृत गरेको मितिदेखि लागू हुनेछ।

२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,-

- (क) “उपभोक्ता” भन्नाले धारा जडान गरी खानेपानी सुविधा उपभोग गर्ने व्यक्ति, संस्था तथा निकाय सम्झनु पर्छ।
- (ख) “उपभोक्ता संस्था” भन्नाले कोषको ऋण लगानीमा सञ्चालित खानेपानी प्रणालीबाट उपलब्ध हुने खानेपानी सेवा सञ्चालन गर्ने उपभोक्ता संस्था सम्झनु पर्छ।
- (ग) “ऐन” भन्नाले नगर विकास कोष ऐन, २०५३ सम्झनु पर्छ।
- (घ) “कोष” भन्नाले नगर विकास कोष सम्झनु पर्छ।
- (ङ) “खपत युनिट” भन्नाले मिटर बमोजिम उपभोक्ताले उपभोग गरेको पानीको परिमाण सम्झनु पर्छ।
- (च) “धारा” भन्नाले खानेपानी उपभोग गर्नको निमित्त उपभोक्ता संस्था, बोर्ड वा स्थानीय तहले कुनै व्यक्ति, संस्था तथा निकायका नाममा जडान गरिएको खानेपानीको धारा सम्झनु पर्छ।
- (छ) “नियमावली” भन्नाले नगर विकास कोष नियमावली, २०५४ सम्झनु पर्छ।
- (ज) “बोर्ड” भन्नाले खानेपानी सेवा सञ्चालनका लागि प्रचलित कानून बमोजिम गठन भएको खानेपानी बोर्ड सम्झनु पर्छ।
- (झ) “महसुल” भन्नाले उपभोक्ताले धारा जडान गरी खानेपानी सुविधा उपभोग गरेवापत मासिक रूपमा बुझाउनुपर्ने रकम सम्झनु पर्छ।
- (ञ) “मिटर” भन्नाले खानेपानीको खपतको परिमाण नाप्ने उद्देश्यले खानेपानी पाइप लाइनमा जडान गरिने मिटर सम्झनु पर्छ।
- (ट) “स्थानीय तह” भन्नाले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिका सम्झनु पर्छ।
- (ठ) “ऋण” भन्नाले उपभोक्ता संस्था, बोर्ड वा स्थानीय तहले खानेपानी आयोजना निर्माण, सेवा विस्तार, स्तरोन्तती वा मर्मत सम्भार गर्ने प्रयोजनका लागि कोषबाट लिएको रकम सम्झनु पर्छ।

३. **महसुल दर निर्धारण विधि :** (१) निर्माणका लागि प्रस्ताव गरिएका नयाँ आयोजना वा सञ्चालनमा आईसकेका आयोजनामा सेवा विस्तार, स्तरोन्तती वा मर्मत सम्भार गर्ने प्रयोजनका लागि कोषले ऋण लगानी गर्नुपर्व खानेपानी महसुल दर निर्धारण गरी सिफारिस गर्नेछ।

(२) कोषले उपदफा (१) वमोजिम महसुल दर सिफारिस गर्दा खानेपानी आयोजनाको ऋण रकम, उपभोक्ताको घरधुरी संख्या, खानेपानीको अनुमानित खपत युनिट, उपभोक्ताको क्यशक्ति, खानेपानीको गुणस्तर, अनुमानित सञ्चालन तथा मर्मत सम्भार खर्च, कोषलाई तिर्नुपर्ने साँचा व्याज भुक्तानी एवम् आयोजनाको सेवा विस्तार र दिगोपन लगायत अनुसूची-१ मा उल्लिखित विषयलाई आधारकोरुपमा लिनुपर्नेछ ।

(३) उपदफा (२) को आधारमा गरिने महसुल दरको गणना सम्बन्धी ढाँचा र विधि अनुसूची-२ मा तोकिए वमोजिम हुनेछ ।

(४) उपदफा (३) वमोजिम महसुल दर गणना गर्दा वित्तीयरुपमा सम्भाव्य देखिएका आयोजनाको लागि कोषले कम्तीमा तीन वर्षका लागि अनुसूची-३ को ढाँचामा महसुल दर संरचना सिफारिस गर्नेछ ।

(५) उपदफा (४) वमोजिम दर संरचना सिफारिस गर्दा पहिलो संरचनामा तोकिएको न्युनतम महसुल वमोजिम पछिला संरचनाहरूमा प्रति युनिट दरमा एक दशमलव पाँच गुणाभन्दा बढी हुने गरी महसुल दर सिफारिस गरिने छैन । ।

(६) यस निर्देशिकाको प्रयोजनका लागि देहायको अवस्थाका आयोजनालाई वित्तीयरुपमा सम्भाव्य वा ऋण लगानीयोग्य भएको मानिनेछः

(क) तोकिएको महसुल दरबाट प्राप्त हुने कूल वार्षिक आमदानीबाट कुल वार्षिक खर्च घटाई हुन आउने कूल नगद प्रवाह (Cumulative Cash Flow) धनात्मक (Positive) भएको ,

(ख) तोकिएको व्याज प्रतिशतभन्दा आन्तरिक प्रतिफल दर (Internal Rate of Return) बढी भएको,

(ग) सञ्चालन खर्च पश्चातको बचत रकम तिर्नुपर्ने साँचा व्याज रकमभन्दा बढी भएमा (Debt Service Coverage Ratio >1 ), र

(घ) मासिक महसुल रकम उपभोक्ताको मासिक औषत आमदानीको पाँच प्रतिशत भन्दा कम भएको ।

(७) उपदफा (२) वमोजिम वित्तीय विश्लेषण गर्दा आयोजनाको लागत र प्रक्षेपित आमदानीमा दश प्रतिशतभन्दा बढी, घटी वा दुवै कायम गरी सम्बेदनशीलता विश्लेषण (Sensitivity analysis) का आधारमाजोखिम न्यूनिकरणका लागि कोषले ऋण सम्झौतामा थप शर्तहरु समेत राख्न सक्नेछ ।

(८) उपदफा (१) र (२) वमोजिम कोषले महसुल दर गणना गर्दा देहाय वमोजिम गर्नेछः-

(क) नयाँ आयोजना:

$$\text{औसत महसुल दर प्रति युनिट} = \frac{\text{वार्षिक कुल भुक्तानी रकम}}{\text{अनुमानित वार्षिक पानी खपत युनिट}} \times ०.८५$$

(ख) सञ्चालनमा रहेका आयोजना:

$$\text{औसत महसुल दर प्रति युनिट} = \frac{\text{यथार्थ वार्षिक कुल भुक्तानी रकम}}{\text{यथार्थ वार्षिक पानी खपत युनिट}}$$

(९) यस दफा वमोजिम कोषले आयोजनाको वित्तीय विश्लेषण गर्दा कुल ठेक्का अड्ड यकिन भईसकेको अवस्थामा कूल स्वीकृत लागत अनुमान रकममा नबढ्ने गरी ठेक्का अड्डको बढीमा पन्थ प्रतिशतसम्म रकम थप गरी कायम हुने आयोजना लागतका आधारमा र ठेक्का अड्ड यकिन भईनसकेको अवस्थामा स्वीकृत लागत अनुमानको आधारमा महसुल दर निर्धारण गरी सिफारिस गर्नेछ ।

(१०) यस दफा वमोजिम निर्धारण भएको महसुल दर आयोजना मूल्याङ्कन प्रतिवेदन वा आयोजना पुनःमूल्याङ्कन प्रतिवेदन सहित ऋण स्वीकृतीका लागि कोषको लगानी प्रबर्द्धन समितिको सिफारिसमा कोषको सञ्चालक समिति समक्ष पेश गर्नुपर्नेछ ।

(११) सञ्चालक समितिबाट ऋण स्वीकृत भएको अवस्थामा आयोजनाका लागि उपदफा (१०) वमोजिमको महसुल दर ऋण सम्भौतामा शर्तको रूपमा रहनेछ ।

४. **महसुल दरको स्वीकृती तथा कार्यान्वयन :** (१) उपभोक्ता संस्था वा बोर्डले ऋण सम्भौता हुनुपूर्व दफा ३ वमोजिम कोषबाट सिफारिस भएको महसुल दरलाई संस्था वा बोर्ड को साधारण सभाबाट स्वीकृत गराई कार्यान्वयन गर्नुपर्नेछ ।

तर तत्काल साधारण सभा बस्न नसक्ने अवस्था भएमा साधारण सभाबाट अनुमोदन गराउने गरी उपभोक्ता संस्था वा बोर्डको सञ्चालक समितिले निर्णय गरी सोको प्रतिलिपि कोष समक्ष पेश गर्नुपर्नेछ ।

(२) स्थानीय तहले ऋण सम्भौता हुनुपूर्व दफा ३ वमोजिम कोषबाट सिफारिश भएको महसुल दरलाई सम्बन्धित स्थानीय तहको सभाबाट स्वीकृत गराउनु पर्नेछ ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि देहाएको अवस्थामा कोषले ऋण स्वीकृत गर्दा सिफारिस गरेको महशुल दर पुनरावलोकन गर्न सक्नेछ ।

(क) कोषको ऋण भुक्तानीका लागि अन्य स्रोतको सुनिश्चितता भएको भनी उपभोक्ता संस्था, बोर्ड वा स्थानीय तहले पर्याप्त आधार र कारण सहित अनुरोध गरेमा,

(ख) आयोजना निर्माण सम्पन्न हुँदा र ऋण स्वीकृत गर्दा गरिएको वित्तीय अवस्थाको मूल्याङ्कनमा आएको अन्तरका कारण कोषले महशुल दर पुनरावलोकन गर्नुपर्ने देखेमा ।

(४) उपदफा (३) वमोजिम कोषबाट महसुल दर पुनरावलोकन भएको अवस्थामा उपभोक्ता संस्था, बोर्ड, वा स्थानीय तहले सोही वमोजिमको महसुल दर स्वीकृत गरी लागू गर्नुपर्नेछ ।

(५) उपभोक्ता संस्था वा बोर्डले कोषद्वारा सिफारिश गरिएको महसुल दर स्वीकृत गरी सम्बन्धित ऋण जमानीकर्ता स्थानीय तहबाट समेत अनुमोदन गराउनु पर्नेछ ।

(६) यस दफा वमोजिम स्वीकृत भएको महसुल दरलाई उपभोक्ता संस्था, बोर्ड वा स्थानीय तहले प्रत्येक तीन वर्षमा कम्तीमा दश प्रतिशतका दरले बढ़ि हुने गरी लागू गर्नुपर्नेछ ।

तर उपभोक्ता संस्था, बोर्ड वा स्थानीय तहले कोषको ऋण भुक्तानीका लागि अन्य स्रोतको सुनिश्चितता भएको अवस्थामा महसुल दर यथावत कायम राख्न सक्नेछ ।

(७) उपदफा (६) मा जुनसुकै कुरा लेखिएको भएता पनि ऋण स्वीकृत गर्दा सिफारिस गरेको महसुल दरलाई कोषले समयसापेक्ष रूपमा आवश्यक पुनरावलोकन गरी सिफारिस गर्न सक्नेछ ।

५. **थप ऋण लगानी नहुने:** उपभोक्ता संस्था, बोर्ड र स्थानीय तहले कोषद्वारा सिफारिस भएको महसुल दर लागू नगरेसम्म कोषले थप ऋण उपलब्ध गराउने छैन ।

६. **महसुल दर परिवर्तन :** (१) उपभोक्ता संस्था, बोर्ड वा स्थानीय तहले महसुल दर परिवर्तन गर्दा कोषको पूर्व सहमति लिनुपर्नेछ ।

(२) उपदफा (१) वमोजिमको सहमतिका लागि उपभोक्ता संस्था, बोर्ड वा स्थानीय तहले अनुसूची-४ वमोजिमको ढाँचामा कोष समक्ष निवेदन दिनुपर्नेछ ।

(३) उपदफा (२) वमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गरी महसुल दर परिवर्तन गर्नुपर्ने आधार मनासिव देखेमा निवेदन प्राप्त भएको मितिले साठी दिन भित्र कोषको कार्यकारी निर्देशकले सम्बन्धित उपभोक्ता संस्था, बोर्ड वा स्थानीय तहलाई महसुल दर परिवर्तन गर्ने सहमति दिनेछ ।

७. परिवर्तित महसुल दरको कार्यान्वयनः (१) दफा ६ वमोजिम परिवर्तित महसुल दर लागू गर्न सहमति प्राप्त भए पश्चात उपभोक्ता संस्था, बोर्ड वा स्थानीय तहले दफा ४ मा उल्लेखित प्रक्रिया पुरा गरी परिवर्तित महसुल दर कार्यान्वयन गर्नु पर्नेछ ।

(२) उपभोक्ता संस्था, बोर्ड वा स्थानीय तहले उपदफा (१) वमोजिम परिवर्तन भएको महसुल दर सात दिन भित्र सूचना प्रकाशन गरी उपभोक्तालाई जानकारी गराउनु पर्नेछ ।

८. अनुगमन गर्नसक्ने: (१) कोषद्वारा ऋण लगानी गरिएका खानेपानी आयोजनाको महसुल कार्यान्वयन सम्बन्धमा कोषले आवश्यकता अनुसार अनुगमन गर्नसक्नेछ ।

(२) उपदफा (१) वमोजिम अनुगमन गर्दा पानीको महसुल, ऋण असुली लगायत आयोजनाका प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय पक्षमा सुधार गर्नुपर्ने देखेमा कोषले आवश्यक सुझाव दिन सक्नेछ ।

(३) उपदफा (२) वमोजिम प्राप्त भएको सुझावको पालना गर्नु सम्बन्धित उपभोक्ता संस्था, बोर्ड वा स्थानीय तहको कर्तव्य हुनेछ ।

९. संशोधन तथा हेरफेर: (१) कोष सञ्चालक समितिले यस निर्देशिकामा आवश्यकतानुसार संशोधन तथा हेरफेर गर्न सक्नेछ ।

(२) यस निर्देशिकाको अनुसूचीमा कोषको लगानी प्रबर्द्धन समितिले आवश्यकता अनुसार संशोधन तथा हेरफेर गर्न सक्नेछ ।

१०. व्याख्या : यस निर्देशिकाको व्याख्या गर्ने अधिकार कोषको सञ्चालक समितिलाई हुनेछ ।

**अनुसूची-१**  
(दफा ३ को उपदफा (२) सँग सम्बन्धित)  
**महसुल दर निर्धारणका आधारहरु**

**१. ऋण रकम लगानीका लागि आवश्यक सूचकहरु**

- (क) व्याज दर (Interest rate)
- (ख) ऋण अवधि (Loan Maturity)
- (ग) सहुलियत अवधि (Grace Period)
- (घ) आयोजना निर्माण अवधि (Construction Period)
- (ड) आधार वर्ष (Base Year)
- (च) आधार वर्षको जनसंख्या (Base Year's Population)
- (छ) औषत घरधुरी संख्या (Average HH Size)

**२. सम्पति अवधि तथा प्रतिस्थापन (Assets life and Replacement)**

- (क) जम्मा सम्पति अवधि (Total Asset Life)
- (ख) मिटरको प्रतिस्थापन (Meter Replacement)

**३. धारा जडान (Connections)**

- (क) निर्माण सम्पन्न भएपछि न्यूनतम रूपमा जडान गर्नुपर्ने धारा संख्या
- (ख) नीजि धारा (Full Plumbing %)
- (ग) घर वाहिर आँगने धारा (Yard Taps %)
- (घ) संस्थाद्वारा पानीको खपत (Institutional Consumption -% of domestic consumption)
- (ड) जनसंख्या वृद्धि (Population Growth %)

**४. दैनिक पानीको खपतका लागि आधारहरु - प्रतिदिन प्रति व्यक्ति (LPCD)**

- (क) औसत आय घरधुरी (Average Income HH)
- (ख) न्यून आय घरधुरी (Low Income HH)

**५. मासिक आमदानी (औसतमा र.)**

- (क) गरिबीको रेखामुनी रहेका घरधुरी (Poor HH)
- (ख) निम्न आय भएका घरधुरी (Low HH)
- (ग) औसत आय (Average income HH)

नोट:- न्यून आय भएका व्यक्ति पहिचान गर्दा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन लगायत विभिन्न सरकारी तथा गैहसरकारी संस्थाबाट गरिएका अध्ययन प्रतिवेदनलाई समेत आधार मान्न सकिनेछ।

**६. चुहावट तथा संकलनका आधारहरु (Assumptions for Losses and Collection)**

- (क) चुहावट (Losses): १५%
- (ख) न्यूनतम सङ्कलन (Minimum Collections Efficiency): ९०%

**७. जडान खर्च तथा न्यूनतम महसुल शुल्क (Connection Charge and Minimum Tariff Band)**

- (क) जडान खर्च (Connection Charge)
- (ख) न्यूनतम महसुल (Minimum Tariff Band)

- d. वार्षिक सञ्चालन तथा मर्मत सम्भार खर्च (प्रतिशतमा वृद्धि)
- (क) कर्मचारी तलव : वार्षिक तीन देखि पाँच प्रतिशत वृद्धि
  - (ख) विद्युत खर्च : वार्षिक तीन देखि पाँच प्रतिशत वृद्धि
  - (ग) मर्मत तथा सम्भार खर्च : वार्षिक तीन देखि पाँच प्रतिशत वृद्धि
  - (घ) केमिकल खर्च : वार्षिक तीन देखि पाँच प्रतिशत वृद्धि
  - (ङ) अन्य प्रशासनिक खर्च : वार्षिक तीन देखि पाँच प्रतिशत वृद्धि

**अनुसूची-२**  
 (दफा ३ को उपदफा (३) सँग सम्बन्धित)

**महसूल दरको गणना सम्बन्धी ढाँचा र विधि**

**TDF Tariff Calculation Template-Version-01**

**(क) आयोजना प्रतिवेदन र संस्थाबाट प्राप्त विवरणको आधारमा भरिने फाराम**

Name of the project:

Name of the applicant institution:

**1. Capital Costs**

| Headings                                     | Unit           | Financial Cost |
|--|----------------|----------------|
| Civil Works                                  | NPR            |                |
| Other Cost                                   | NPR            |                |
| Procurements                                 | NPR            |                |
| Tap Connections                              | NPR            |                |
| <i>Sub-total</i>                             | NPR            | -              |
| <i>Physical Contingencies of Sub-total A</i> | 15.00%         | -              |
| <i>Sub Total</i>                             | NPR            | -              |
| <i>VAT of total</i>                          | 13.00%         | -              |
| Total  | NPR            | -              |
| Connection Cost                              | NPR/connection |                |
| Meter Replacement Cost                       | NPR/connection |                |

**2. Means of Financing**

| Means                            |   | Proposed | Alternative 1 | Alternative 2 |
|----------------------------------|---|----------|---------------|---------------|
| Grants                           | % | 70%      | 70%           | 70%           |
| TDF Loan                         | % | 25%      | 20%           | 15%           |
| User Contribution + Municipality | % | 5%       | 10%           | 15%           |

**3. Loan Terms and Draw Schedule**

|                                |  |                     |
|--------------------------------|--|---------------------|
| WACC                           |  |                     |
| Return on Debt (interest rate) |  |                     |
| Loan maturity                  |  |                     |
| Grace period                   |  |                     |
| Construction period            |  |                     |
| <b>Draw down schedule:</b>     |  |                     |
| C1                             |  | Construction Year 1 |
| C2                             |  | Construction Year 2 |
| C3                             |  | Construction Year 3 |

**4. Basic Information**

|                        |        |  |
|------------------------|--------|--|
| Base year              |        |  |
| Population (Base year) | Number |  |
| Average HH Size        |        |  |

**5. Asset's life and rehab requirements**

|                           |       |  |
|---------------------------|-------|--|
| Asset Life                | Years |  |
| Meter replacement (years) | Years |  |

## 6. O&M Cost

| i. Personnel                     | Unit | Number          | Rate/Months | # of Months    |
|----------------------------------|------|-----------------|-------------|----------------|
| O & M Manager (System Engineer)  | NPR  |                 |             |                |
| Plant Operator (Junior Engineer) | NPR  |                 |             |                |
| Plumber / Maintenance Worker     | NPR  |                 |             |                |
| Revenue                          | NPR  |                 |             |                |
| Administrative Chief /Accountant | NPR  |                 |             |                |
| Meter Reader                     | NPR  |                 |             |                |
| Peon and Helper                  | NPR  |                 |             |                |
| ii. Energy                       |      | Quantity/ month | Rate        | Total Expenses |
| Electricity and or Diesel        | NPR  |                 |             | -              |
| iii. Spare Parts                 |      | Quantity/year   | Cost/Unit   | Total          |
| 0.25% cost of civil works        | NPR  |                 |             | -              |
| 0.5% cost of pipeline works      | NPR  |                 |             | -              |
| 2% cost of E & M components      | NPR  |                 |             | -              |
| iv. Chemicals                    |      | Quantity/year   | Cost/Unit   | Total          |
| Chemicals                        | NPR  | 1               |             | -              |
| v. Other Maintenance             |      | Quantity/year   | Cost/ Unit  | Total          |
| Office Overhead Expenses         | NPR  | 1               |             | -              |

### 6.1 O&M Cost Annual Growth Assumption

|             |   |  |
|-------------|---|--|
| Personnel   | % |  |
| Energy      | % |  |
| Spare Parts | % |  |
| Chemicals   | % |  |
| Other       | % |  |

## 7. Connections

|   |        |  |
|---|--------|--|
| Households Connected %                                | %      |  |
| Number of households connected                        | Number |  |
| - Full Plumbing                                       | %      |  |
| - Yard Taps   | %      |  |
| - Community Taps                                      | %      |  |
| Institutional Consumption (% of domestic consumption) | %      |  |
| Population growth                                     | %      |  |
| % of tariff paid by community taps                    | %      |  |
| Number of Institutional Taps                          | Number |  |

## 8. Consumption

### Daily consumption

|   |      |       |
|---|------|-------|
| Average Income HH   | LCPD |       |
| Low Income HH   | LCPD |       |
| Community Taps (per HH)   | LCPD |       |
| Institution   | LCPD |       |
| <b>Consumption Shift (how many more/less households fall into each bracket)</b> |      |       |
| Average Income HH   |      | 0.00% |
| Low Income HH   |      | 0.00% |
| Community Taps (per HH)   |      | 0.00% |
| <b>Losses</b>   |      |       |
| Losses  |      | 15%   |
| Collections   |      | 90%   |

**9. Connection Charge and Tariff**

| Connection Charge  | NPR/connection | -           |           |       |       |
|--|----------------|-------------|-----------|-------|-------|
| Minimum tariff band  | Band (cum)     | -           |           |       |       |
| Tariff Bands   |                | Start (cum) | End (cum) |       |       |
| Band 1   | Cum            | 0           | 6         |       |       |
| Band 2   | Cum            | 7           | 10        |       |       |
| Band 3   | Cum            | 11          | 15        |       |       |
| Band 4   | Cum            | 16          | 25        |       |       |
| Band 5   | Cum            | >25         |           |       |       |
| Tariffs  |                | Band (cum)  |           |       |       |
|  |                | 0-6         | 7-10      | 11-15 | 16-25 |
| Tariff 1: DPR Tariff   | NPR            |             |           |       |       |
| Tariff 2: Agreed Tariff with WUSC  | NPR            |             |           |       |       |
| Tariff 3: Existing Tariff  | NPR            |             |           |       |       |
| Tariff 4: Nearby Town  | NPR            |             |           |       |       |
| Tariff 5: TDF Proposed Tariff  | NPR            |             |           |       |       |
| Tariff 6: Minimum Tariff to Repay Loan                                   | NPR            |             |           |       |       |
| Tariff 7: Minimum Tariff to recover loan and equity investment (50 yrs.) | NPR            |             |           |       |       |
| Tariff 8: Minimum Tariff to recover loan and equity investment (25 yrs.) |                |             |           |       |       |
| Minimum Tariff Rate to Recover Loan in Different Scenario                | NPR            |             |           |       |       |
| 10% increase in capital cost   | NPR            |             |           |       |       |
| 10% decrease in revenue  | NPR            |             |           |       |       |
| 10% Increase in capital costs/Decrease in revenues                       | NPR            |             |           |       |       |
| 90% of households connected  | NPR            |             |           |       |       |

**10. Sensitivity Analysis**

|  |   |     |
|--|---|-----|
| Increase in capital costs                      | % | 10% |
| Decrease in revenues                           | % | 10% |
| Increase in capital costs/Decrease in revenues | % | 10% |
| % Of households connected                      | % | 90% |

(ख) जनसंख्या वृद्धि र औसत परिवार संख्या अनुसार पानीको माग प्रक्षेपण

| Water Demand                                    | C1 | C2 | 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 |
|---|----|----|---|---|---|---|---|---|---|---|---|----|----|----|----|----|----|----|----|----|----|----|
| Consumption (cum)                               |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| <b>Private Taps</b>                             |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| - Full Plumbing                                 | -  | -  | - | 0 | 0 | 0 | 0 | 0 | 0 | 0 | 0 | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  |
| -Yard Taps                                      | -  | -  | - | 0 | 0 | 0 | 0 | 0 | 0 | 0 | 0 | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  |
| <b>Community Taps</b>                           |    |    |   | - | 0 | 0 | 0 | 0 | 0 | 0 | 0 | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  |
| <b>Institutional</b>                            |    |    |   | - | 0 | 0 | 0 | 0 | 0 | 0 | 0 | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  |
| <b>Total</b>                                    |    |    |   | - | 0 | 0 | 0 | 0 | 0 | 0 | 0 | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  | 0  |
| Description                                     |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Population                                      |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Population served by WSS                        |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Total HH to be served (no)                      |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Percentage of Popn. for Fully Plumb             |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Fully Plumb Connections Tap (no)                |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Fully Plumb Popn. (no)                          |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Fully plumb demand (lpcd)                       |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Water Demand for Fully Plumb (lt)               |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Percentage of Popn. for Yard                    |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Yard Connections Tap (no)                       |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Yard Connection Popn. (no)                      |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Yard Connection demand (lpcd)                   |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Water Demand for Yard Connection                |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
|   |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Percentage for Community Tap                    |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Community tap (no)                              |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Community tap Popn. (no)                        |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Community tap demand (lpcd)                     |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Water Demand for Community Taps                 |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Total HH Connection inc. community              |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Domestic Water Demand                           |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Taps for institution, hotel and Restaurant (no) |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Total Connection (HH+Comm+Inst.Comm.)           |    |    |   |   |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |

## (ग) उपभोक्ताको सामर्थ्य गणना

| Assumptions  |             |                     |                   |               | Monthly Tariff per Household Connection |               |                |                  |            |
|--|-------------|---------------------|-------------------|---------------|---|---------------|----------------|------------------|------------|
| Average HH Size:   |             |                     | 0.00              |               | Cum/month                               | Rs. /HH/Month | % Of HH Income | Average Rs. /Cum | Chargeable |
| Average Income of Average Income HH: Rs. /Month            |             |                     |                   |               |   |               |                |                  |            |
| Average Income of Low Income HH: Rs. /Month                |             |                     |                   |               |   |               |                |                  |            |
| Average Income of Poor Income HH: Rs. /Month               |             |                     |                   |               |   |               |                |                  |            |
| Affordability of Tariffs                                   |             |                     |                   |               | i Piped Minimum                         |               |                |                  |            |
| Income Level: Rs. /Month                                   | % Income    | Average Income HH   |                   | Low Income HH | Poor Income HH                          |               |                |                  |            |
|  |             | 3%                  | 0                 | 0             | 0                                       |               |                |                  |            |
|  |             | 4%                  | 0                 | 0             | 0                                       |               |                |                  |            |
|  |             | 5%                  | 0                 | 0             | 0                                       |               |                |                  |            |
| Consumption Levels   |             |                     |                   |               | ii. Low Income HH                       |               |                |                  |            |
| Water Consumption  | Institution | Poor household Taps | Average Income HH | Low Income HH | iii. Average Income HH                  |               |                |                  |            |
| LPCD   |             |                     |                   |               | iv. Poor household Taps                 |               |                |                  |            |
| cum/month  |             |                     |                   |               | v. Institutions                         |               |                |                  |            |
| 4. Water Supply Tariffs                                    |             |                     |                   |               |   |               |                |                  |            |
|  |             |                     |                   |               | Band (cum)                              | Rs. /Cum      |                |                  |            |
| 4.1. Progressive Tariff Structure for Private Taps         |             |                     |                   |               | 0-6                                     | 0.00          |                |                  |            |
|  |             |                     |                   |               | 7-10                                    | 0.00          |                |                  |            |
|  |             |                     |                   |               | 11-15                                   | 0.00          |                |                  |            |
|  |             |                     |                   |               | 16-25                                   | 0.00          |                |                  |            |
|  |             |                     |                   |               | >25                                     | 0.00          |                |                  |            |
| 4.2 Minimum Charge for Private Connections (Rs. /hh/month) |             |                     |                   |               |   | 0.00          |                |                  |            |
| 4.3 Weighted Average Tariff (Rs. /cum)                     |             |                     |                   |               |   |               |                |                  |            |

## (घ) वित्तीय संबंधिता

| Year                              | C1 | C2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 |
|-----------------------------------|----|----|---|---|---|---|---|---|---|----|----|----|----|----|----|----|----|----|----|----|
| Water Sale                        |    |    |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| New connection                    |    |    |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| <b>Total Income</b>               |    |    |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Personnel                         |    |    |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Energy                            |    |    |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Spare Parts                       |    |    |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Chemicals                         |    |    |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| Other Maintenance                 |    |    |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| <b>Total Expenses (O &amp; M)</b> |    |    |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| <i>Tariff Band Cum</i>            |    |    |   |   |   |   |   |   |   |    |    |    |    |    |    |    |    |    |    |    |
| 0-6                               | -  | -  | - | - | - | - | - | - | - | -  | -  | -  | -  | -  | -  | -  | -  | -  | -  |    |
| 7-10                              | -  | -  | - | - | - | - | - | - | - | -  | -  | -  | -  | -  | -  | -  | -  | -  | -  |    |
| 11-15                             | -  | -  | - | - | - | - | - | - | - | -  | -  | -  | -  | -  | -  | -  | -  | -  | -  |    |
| >25                               | -  | -  | - | - | - | - | - | - | - | -  | -  | -  | -  | -  | -  | -  | -  | -  | -  |    |
| <i>Additional Connection</i>      | -  | -  | - | - | - | - | - | - | - | -  | -  | -  | -  | -  | -  | -  | -  | -  | -  |    |
| <i>Meter Replacement</i>          | -  | -  | - | - | - | - | - | - | - | -  | -  | -  | -  | -  | -  | -  | -  | -  | -  |    |
| <i>Installment (New Project)</i>  | -  | -  | - | - | - | - | - | - | - | -  | -  | -  | -  | -  | -  | -  | -  | -  | -  |    |
| <i>Installment Previous Loan</i>  | -  | -  | - | - | - | - | - | - | - | -  | -  | -  | -  | -  | -  | -  | -  | -  | -  |    |
| <i>Annual Cash Flow</i>           | -  | -  | - | - | - | - | - | - | - | -  | -  | -  | -  | -  | -  | -  | -  | -  | -  |    |
| <i>Cash in Hand with Users</i>    | -  | -  | - | - | - | - | - | - | - | -  | -  | -  | -  | -  | -  | -  | -  | -  | -  |    |
| <i>Number of Taps</i>             | -  | -  | - | - | - | - | - | - | - | -  | -  | -  | -  | -  | -  | -  | -  | -  | -  |    |

(ड) वित्तीय विश्लेषणको नतिजा

| <b>Headings</b>  | <b>TDF perspective (Loan)</b> |            |             |                             |                |
|--|-------------------------------|------------|-------------|-----------------------------|----------------|
|  | <b>NPV</b>                    | <b>IRR</b> | <b>DSCR</b> | <b>Negative Cash Flows?</b> |                |
|  |                               |            |             | <b>Y/N</b>                  | <b># Years</b> |
| <b>With Different Tariff Structures</b>                                  |                               |            |             |                             |                |
| Tariff 1: DPR Tariff   |                               |            |             |                             |                |
| Tariff 2: Agreed Tariff with WUSC  |                               |            |             |                             |                |
| Tariff 3: Existing Tariff  |                               |            |             |                             |                |
| Tariff 4: Nearby Town  |                               |            |             |                             |                |
| Tariff 5: TDF Proposed Tariff  |                               |            |             |                             |                |
| Tariff 6: Minimum Tariff to Repay Loan                                   |                               |            |             |                             |                |
| Tariff 7: Minimum Tariff to recover loan and equity investment (50 yrs.) |                               |            |             |                             |                |
| <b>With Loan Grant Mix (Alternative 1)</b>                               |                               |            |             |                             |                |
| - Tariff 1: DPR Tariff   |                               |            |             |                             |                |
| - Tariff 5: TDF Proposed Tariff  |                               |            |             |                             |                |
| <b>With Loan Grant Mix (Alternative 2)</b>                               |                               |            |             |                             |                |
| - Tariff 1: DPR Tariff   |                               |            |             |                             |                |
| - Tariff 5: TDF Proposed Tariff  |                               |            |             |                             |                |
| <b>Sensitivity Analysis</b>  |                               |            |             |                             |                |
| <b>With Tariff 5: TDF Proposed Tariff</b>                                |                               |            |             |                             |                |
| 10% increase in capital cost   |                               |            |             |                             |                |
| 10% decrease in revenue  |                               |            |             |                             |                |
| 10% Increase in capital costs/Decrease in revenues                       |                               |            |             |                             |                |

**नोट:** (अ) TDF Tariff Calcualtion Template- Version-01 ले Microsoft Excel मा कोपवाट विकास गरिएको सुन्नवद्ध विस्तृत विधि जनाउँदछ ।

(आ) औपत महसुल दर प्रति यूनिट गणना सम्बन्धी स्पष्टीकरण:

(क) वार्षिक कुल भुक्तानी रकम: भन्नाले आयोजना सञ्चालन तथा मर्मत खर्च\*, सावाँ व्याज रकम र अन्य खर्च आदिलाई जनाउनेछ ।

\* पहिलो संचालन वर्षमा आयोजना सञ्चालन तथा मर्मत खर्च गणना गर्दा “0.25% of civil works cost + 0.5% pipeline works cost + 2% cost of Electric & Mechanical cost” गरी गरिनेछ । सामान्यतया मर्मत तथा सम्भार खर्च DWSSM design guidelines बमोजिम लिइनेछ ।

(ख) वार्षिक पानी खपत युनिट: गणना गर्दा घरायसी पानी खपत\*\* + संस्थागत पानी खपत\*\*\*)/9000X ३६५ दिन गरी निकालिनेछ ।

\*\* यस प्रयोजनका लागि घरायसी पानी खपत गणना गर्दा [औपत परिवार संख्या X (नीजि धारा संख्या X दैनिक १०० लि. प्रति व्यक्ति + आगांने धारा संख्या X दैनिक ६५ लि. प्रति व्यक्ति)] गरी निकालिनेछ भने

\*\*\* संस्थागत पानी खपत गणना गर्दा घरायसी पानीको खपतको १० प्रतिशत लाई आधार मानिनेछ ।

(ग) यथार्थ वर्षिक कुल भुक्तानी रकम: भन्नाले आयोजना सञ्चालन तथा मर्मत खर्च, पुरानो तथा नयाँ भुक्तानी गर्नुपर्ने सावाँ तथा व्याज रकम र अन्य खर्च आदिलाई जनाउनेछ ।

(घ) यथार्थ वर्षिक पानी खपत युनिट : गणना गर्दा महसुलवाट वार्षिक यथार्थ आम्दानी/महसुल बुझाउने धारा संख्या गरी निकालिनेछ ।

(ङ) जनसंख्या वृद्धिका आधारमा खानेपानीको धारा संख्या वृद्धि भएको मानिनेछ ।

### अनुसूची-३

(दफा ३ को उपदफा (४) सँग सम्बन्धित)

#### महसुल दर संरचना

| महसुल दर संरचना |                  |                      |                      |                      |                      |
|-----------------|------------------|----------------------|----------------------|----------------------|----------------------|
| युनिट           | ०-६              | ७-१०                 | ११-२०                | २१-३०                | ३० भन्दा माथि        |
| महसुल रु.       | न्यूनतम् रकम रु. | रु. .... प्रति युनिट |

नोट: माथि उल्लेखित महसुल दर संरचना संस्थाको माग र आवश्यकता बमोजिम कोषले तय गर्नेछ ।

## अनुसूची-४

(दफा ६ को उपदफा (२) सँग सम्बन्धित)

### महसुल दर परिवर्तन सम्बन्धी निवेदनको ढाँचा

.....खानेपानी तथा सरसफाइज उपभोक्ता संस्था/बोर्ड/स्थानीय तह

मिति: २० । ।

श्री कार्यकारी निदेशकज्यू

नगर विकास कोष, काठमाण्डौ ।

### **विषय: महसुल परिवर्तन सम्बन्धमा ।**

उपरोक्त विषयमा यस .....स्थानीय तह/उपभोक्ता संस्था/बोर्डको निर्णय सहित देहाय बमोजिमका आवश्यक कागजात र विवरण सहित महसुल परिवर्तन गरी प्रस्तावित महसुल बमोजिम कोषबाट आवश्यक मूल्याङ्कन तथा स्वीकृतिका लागि अनुरोध छ । कोषबाट पुनरावोलकन भई सिफारिस गरिने महसुल दरलाई कार्यान्वयन गरिने व्यहोरा समेत जानकारी गराउँदछु ।

नाम थर:

दस्तखत:

पद:

मिति:

(क) महसुल दरको तुलनात्मक तालिका

| विवरमान महसुल दर                      |                 | प्रस्तावित महसुल दर                   |                 |
|---------------------------------------|-----------------|---------------------------------------|-----------------|
| महसुल संरचना (युनिट)                  | दर रु           | महसुल संरचना (युनिट)                  | दर रु           |
| ०.....देखि.....(न्यूनतम शुल्कका लागि) | न्यूनतम रु..... | ०.....देखि.....(न्यूनतम शुल्कका लागि) | न्यूनतम रु..... |
| .....देखि.....सम्म                    | .....           | .....देखि.....सम्म                    | .....           |
| .....देखि.....सम्म                    | .....           | .....देखि.....सम्म                    | .....           |
| .....देखि.....सम्म                    | .....           | .....देखि.....सम्म                    | .....           |
| .....देखि.....सम्म                    | .....           | .....देखि.....सम्म                    | .....           |

(ख) महसुल दर परिवर्तन गर्नुपर्ने आधार र कारण

|                         |       |
|-------------------------|-------|
| आधार र कारण             | ..... |
| पुष्ट्याई गर्ने आधारहरु | ..... |

- (ग) पानीको खपत सम्बन्धी विवरण  
 (घ) विगत तीन आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन

| आमदानी शीर्षक | आ.व.<br>२०..... | आ.व.<br>२०..... | आ.व.<br>२०..... | खर्च शीर्षक             | आ.व.<br>२०..... | आ.व.<br>२०..... | आ.व.<br>२०..... |
|---------------|-----------------|-----------------|-----------------|-------------------------|-----------------|-----------------|-----------------|
| मासिक महसुल   |                 |                 |                 | तलव                     |                 |                 |                 |
| धारा जडान     |                 |                 |                 | भत्ता                   |                 |                 |                 |
| .....         |                 |                 |                 | विद्युत                 |                 |                 |                 |
| .....         |                 |                 |                 | मर्मत सम्भार            |                 |                 |                 |
| .....         |                 |                 |                 | अन्य प्रशासनिक खर्च.... |                 |                 |                 |
| .....         |                 |                 |                 | व्याज भुक्तानी          |                 |                 |                 |
| .....         |                 |                 |                 | .....                   |                 |                 |                 |
| .....         |                 |                 |                 | .....                   |                 |                 |                 |
| .....         |                 |                 |                 | साँवां भुक्तानी         |                 |                 |                 |
| कुल जम्मा     |                 |                 |                 |                         |                 |                 |                 |

- (ङ) विशेष कोष वा मर्मत सम्भार सम्बन्धी कुनै कोषमा रकम छुट्याइएको भए सो सम्बन्धी विस्तृत विवरण  
 (च) महसुलको अपर्याप्ता पूर्ति गर्न पहिचान गरेको थप आर्थिक स्रोत र दीर्घकालिन योजनाको मनासिब आधारहरु  
 .....  
 .....  
 (छ) प्रस्तावित महसुलबाट उठन सक्ने रकम, सेवा सञ्चालन खर्च, मर्मत तथा सम्भार खर्च र सेवा सञ्चालनका लागि लिएको ऋणको साँवा व्याज भुक्तानी गर्न बाँकीको अवस्था, वार्षिक मूल्य बढ्दिबाट बढ्ने खर्च समेतको हिसाब गरी संस्थालाई हुन सक्ने मनासिब मुनाफा वा बचत रकम  
 (ज) हालसम्म जडान गरिएको धारा संख्या र जडान गर्न सकिने बाँकी धारा संख्याको विवरण  
 (झ) महसुल दर परिवर्तन सम्बन्धमा उपभोक्ता संस्था वा वोर्डको साधारण सभा वा स्थानीय तहको सभाको निर्णय  
 (ञ) अन्य विवरण ।

\*\*\*\*